

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५  
को नियम ३ बमोजिम सार्वजनिक गरिएको



२०८१ साल वैशाख, जेठ र असार महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु

(स्वतः प्रकाशन)



मेलम्ची नगरपालिका  
सिन्धुपाल्चोक  
बागमती प्रदेश  
२०८१ साल साउन १५

## हाम्रो भनाई

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानुनी व्यवस्था छ । सोही प्रयोजनको लागि ऐन र नियमालवीमा गरी २० वटा शिर्षकहरू उल्लेख गरिएका छन् । सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचनल गराउन कटिबद्ध रहेको यस कार्यालयले २०८१ साल वैशाख, जेठ र असार महिनाको अवधिमा सम्पादित गरेको प्रमुख कार्यहरू सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको हो । सो अवधिमा कार्यालयका नियमित, आकस्मिक तथा विकास सम्बन्धी भएका अन्य कार्यहरू वार्षिक प्रतिवेदनमा पुन प्रकाशन हुने छन् ।

मेलम्ची नगरपालिका

मिति २०८१।०४।१५

## विषयसूची

विषय	पृष्ठ
१. कार्यालयको स्वरूप र प्रकृति	१
२. कार्यालयको काम कर्तव्य र अधिकार	२
३. कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण	२१
४. कार्यालयबाट प्रदान गरिने सेवाहरू	२१
५. कार्यालयमा रहेका शाखा र जिम्मेवार अधिकारी र शाखा प्रमुख	२२
६. सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि	२३
७. निवेदन उजुरी उपर निर्णय गर्ने प्रकृया र अधिकारी	२३
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी	२३
९. सम्पादन गरेका कामको विवरण	२३
१०. सूचना अधिकारी, प्रवक्ता र प्रमुखको नाम पद	३८
११. ऐन नियम कार्यविधि र निर्देशिकाको सूची	३८
१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण	३९
१३. तोकिए बमोजिमका अन्य विवरणहरू	३९
१४. अधिल्लो आ.व. मा संचालित कार्यक्रमहरू	३९
१५. कार्यालयको वेबसाईट	३९
१६. सूचना परियोजनामा प्राप्त भएको बैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण	३९
१७. कार्यालयले संचालन गरेको कार्यक्रम र सो को प्रतिवेदन	३९
१८. कार्यालयले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली	३९
१९. सूचना माग सम्बन्धी निवेदन	३९
२०. कार्यालयका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण	४०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५

## को नियम ३ बमोजिम सार्वजनिक गरिएको

मिति २०८१ वैशाख १ गते देखि २०८१ असार मसान्तसम्म

### १. कार्यालयको स्वरूप र प्रकृति

मेलम्ची नगरपालिका नेपालको संविधान बमोजिम मुलुक संघीय संरचनामा गएपछि वि.सं. २०७३ सालमा स्थापना भएको हो । यसमा १ नगर प्रमुख, १ नगर उपप्रमुख तथा १३ वटाहरूमा हरेक वडामा १ जना वडा अध्यक्ष, १ जना महिला सदस्य, १ जना दलित सदस्य सहित ५ जनाको समिति रहने व्यवस्था छ । समावेशी प्रतिनिधित्व हुने गरी ६९ जनाको कार्यपालिका सदस्य रहने व्यवस्था छ । नेपालको संविधानको भाग १७, १८, २० तथा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम सरकारका तीनैवट अंगहरू व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका समेतको परिकल्पना गरे अनुरूप यस नगरपालिकामा पनि ती सबै अंगहरूको व्यवस्था गरिएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाहरूको अपेक्षा, आकाङ्क्षा र भावना अनुरूप गतिशिल समाजको निर्माण गरी आर्थिक समुन्नतको बाटोमा अग्रसर हुनको लागि यस पालिका लागि रहेको छ । नगरक्षेत्रभित्र नियमित प्रशासनिक, आकस्मिक तथा विकासका कार्य गरी दीगो शान्ति, विकास, सुशासन कायम गरी समृद्धीको मार्ग तर्फ उन्मुख भइरहेको छ । नेपालको संविधान अनुरूप स्थापना भएको हुनाले राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व समेतलाई आत्मसात गरी कार्य गर्दै आइरहेको छ ।

#### क. लक्ष्य

"व्यवसायिक कृषि, राजगारीमूलक पर्यटन, स्थानीय श्रोत साधनमा आधारित उद्योग र वातावरणमैत्री पूर्वाधारको विकास गरी समृद्ध नगर बनाउने" भन्ने पाँच वर्षे लक्ष्यमा नगरपालिका केन्द्रित हुनेछ ।

#### ख. दीर्घकालिन सोच

"मेलम्ची नगर समृद्धीको आधार, कृषि, पर्यटन, उद्योग र जलाधार" भन्ने २० वर्षे दीर्घकालिन सोचका साथ यस नगरपालिकाका नीति, कार्यक्रम तथा योजनाहरू लक्षित हुने छन् ।

## २. कार्यालयको काम, कर्तव्य र अधिकार

(१) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ बमोजिम यस नगरपालिकाको एकल काम, कर्तव्य र अधिकार देहाए बमोजिम रहेको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा २ बमोजिम यस नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छः-

- नगर प्रहरीको गठन, संचालन, व्यवस्थापन, नियमन तथा प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन गर्ने ।
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन, नियमन, दर्ता, अनुमति, खारेजी, विघटन, संघ प्रदेशसँग समन्वय, तथ्यांक व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने ।
- एफ.एम. सञ्चालन अनुमति, नविकरण, नियमन र खारेजी गर्ने ।
- स्थानीय कर, सेवा, शुल्क तथा दस्तुर निर्धारण, संकलन व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड कार्यान्वयन तथा नियमन गर्ने ।
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त योजना, कार्यान्वयन र नियमन जनशक्ति व्यवस्थापन र वृत्तिविकास गर्ने ।
- स्थानीय तथ्यांक र अभिलेख संकलन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने
- स्थानीयस्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन गर्ने,
- आधुनिक र माध्यमिक शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
- आधारभूत स्वास्थ्य र सरसफाइ सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाइ सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा कार्यान्वयन, अनुगमन र नियमन गर्ने,
- गाउँसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी नीति कानून र कार्यविधि, रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति, सभाका समितिहरू गठन तथा सञ्चालन गर्ने,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना निर्माण, कार्यान्वयन, अनुगमन र नियमन गर्ने,
- स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी, दाखिला खारेज, भूमि वर्गीकरण अनुसारको लगत, समन्वय सहजीकरण तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी कार्य गर्ने,
- ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरको व्यवस्थापन गर्ने,
- वेरोजगारको तथ्यांक संकलन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण गर्ने,
- खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- विपद व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन, र नियमन गर्ने,
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी नीति, कानून, मापदण्ड,
- योजना, कार्यान्वयन र नियमन गर्ने,
- भाषा, संस्कृति र ललितकलाको संरक्षण सम्बन्धी नीति, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,

(२) नगरपालिकाले सङ्घ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ । सो अनुरूप सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रहने गरी तोकिएका काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

## ख. स्वास्थ्य

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,

- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

#### ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र संकलन सम्बन्धी व्यवस्थापन ।

#### घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क



- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी संकलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी संकलन ।

#### ड. वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,

- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुर्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुर्गीको अभिलेखाकन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,

(२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

### च. सामाजिक सुरक्षा र गरिबी निवारण

(१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,

(२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,

(३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,

(४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्यांक र सूचना व्यवस्थापन,

(५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,

(६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

### छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक

(१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,

(२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

### ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्ध र पुनः निर्माण ।

### झ. सुकुम्बासी व्यवस्थापन

(१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,

(२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।

#### ज. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

(१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,

(२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संकलन तथा बाँडफाँट ।

#### ट. सवारी साधन अनुमति

(१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,

(३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।

(४) माथि उल्लिखित अधिकारका अतिरिक्त नगरपालिकाको थप काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

#### क. भूमि व्यवस्थापन

(१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,

(२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,

(३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

#### ख. सञ्चार सेवा

(१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,

(२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

#### ग. यातायात सेवा

(१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राञ्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

(२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य ।

(३) सङ्घ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ ।

(४) नगरपालिकाले काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

(५) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

#### घ. संघ, संस्था दर्ता तथा नवीकरण

(१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण ।

(३) वडा समितिको काम, कर्तव्य र अधिकार: स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १२

बमोजिम वडा समितिको काम, कर्तव्य र अधिकार तोक्दा कम्तीमा देहाय बमोजिम तोकिएको छ :-

### क. वडाभिन्नका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- (१) सहभगितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- (२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभिन्न सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- (३) वडाभिन्नका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

### ख. तथ्याकं अद्यावधिक तथा संरक्षण

- (१) निजी घर तथा घर परिवारको लगत राख्ने,
- (२) ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- (३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याकं सकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पाश्र्वचित्र तयार तथा अद्यावधिक गर्ने,

### ग. विकास कार्य

- (१) बाल उद्यानको व्यवस्था गर्ने,
- (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,

- (३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिकालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चौक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग संकलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण संकलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,

- (१७) स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- (१८) स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्छाउने,
- (२४) घरेलु उद्योगको लगत सकलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सकलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,
- (३०) वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,



- (३१) विभिन्न समुदायविच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र संकलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनःस्थापनाको लागि लगत संकलन गर्ने,
- (३७) वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने, गराउने,
- (३९) वडालाई वातावरणमैत्री बनाउने,
- (४०) प्रागांरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,
- (४१) वडाभित्र घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवर्द्धन गर्ने ।

#### घ. नियमन कार्य

- (१) वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,

- (२) सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- (३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- (४) वडाभिन्नका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- (५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- (६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

#### ड. सिफारिस तथा प्रमाणित गर्ने

- (१) नाता प्रमाणित गर्ने,
- (२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- (३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- (४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,
- (५) मोही लगत कट्टाको सिफारिस गर्ने,
- (६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- (७) जन्म मिति प्रमाणित गर्ने,
- (८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- (९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- (१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,

- (११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजि भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
- (१२) घर पाताल प्रमाणित गर्ने,
- (१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- (१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
- (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा बतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
- (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१८) कित्ताकाट गर्न सिफारिस गर्ने,
- (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
- (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जिमिन सिफारिस गर्ने,
- (२२) जीवित रहेको सिफारिस गर्ने,
- (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
- (२४) नामसारी गर्न सिफारिस गर्ने,
- (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,

- (२७) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
- (२८) जग्गा मूल्यांकन सिफारिस गर्ने,
- (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
- (३१) वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
- (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
- (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
- (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

**१३. न्यूनतम दररेट निर्धारण गर्ने:** नगरपालिकाले आफ्नो क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय न्यूनतम दररेट तोक्ने छ । श्रमिकको ज्यालादर निर्धारण गर्दा नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तोक्ने छ र उक्त कार्य प्रत्येक आर्थिक वर्ष शुरु हुनुभन्दा पन्ध्र दिन अगावै तोकी सक्नु पर्नेछ ।

**१४. समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने:** कार्यपालिकाले आफ्नो काम कारबाही व्यवस्थित गर्न आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा समिति वा उपसमिति गठन गर्न सक्नेछ ।

(२) गाउँपालिका तथा नगरपालिकाले विषय विज्ञता आवश्यक पर्ने क्षेत्रमा कुनै सदस्य वा विषय विज्ञको संयोजकत्वमा कार्यदल गठन गर्न सक्नेछ । समिति, उपसमिति वा कार्यदलको कार्यक्षेत्र,

कार्यावधि र अन्य विषय त्यस्तो समिति, उपसमिति वा कार्यदल गठन गर्दाको बखत तोके बमोजिम हुनेछ ।

१५. परिचालन र समन्वय गर्ने: नगरपालिकाले स्थानीयस्तरमा विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्य गर्दा आफ्नो क्षेत्रभित्रका उपभोक्ता, निजी क्षेत्र, सामुदायिक सङ्घ संस्था, सहकारी संस्था तथा गैरसरकारी क्षेत्रको परिचालन र समन्वय प्रवर्द्धनलाई प्रोत्साहन गर्न सक्नेछ ।

१६. कार्यविभाजन र कार्यसम्पादन: कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुनेछ । कार्यविभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार समेत उल्लेख भएको हुनु पर्नेछ । कार्यविभाजन तथा कार्य सम्पादन नियमावली स्वीकृत वा संशोधन भएको मितिले पन्ध्र दिनभित्र प्रदेश र नेपाल सरकारमा पठाउनु पर्नेछ । नियमावलीबाट पदाधिकारीको कार्यविभाजन वा काम, कर्तव्य र अधिकार नतोकिएसम्मको लागि निजको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुनेछ:-

क. अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार: अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

- (१) सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- (२) सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,
- (३) वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,
- (४) सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने,
- (५) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,
- (६) कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,

(७) उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,

(८) वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित नेपाल कानून बमोजिम स्थानीय तहबाट गर्नु पर्ने प्रमाणित वा सिफारिस गर्ने,

(९) नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने,

(१०) नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,

(११) सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,

(१२) सात दिनभन्दा बढी समय नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,

(१३) सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

ख. उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार: उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(१) न्यायिक समितिको संयोजक भई कार्य गर्ने,

(२) अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने,

(३) गैरसरकारी सङ्घ संस्थाका क्रियाकलापको समन्वय गर्ने,

(४) उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने,

(५) योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने,


(६) सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने,

(७) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने,

(८) सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने।

### ३. कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण

#### ३.१ स्वीकृत संगठन संरचना



#### ३.२ कर्मचारी संख्या :

कार्यालयमा नेपाल सरकारले समायोजनमार्फत पठाएका कर्मचारीहरू तथा स्थानीय तहमा तत्कालिन अवस्थामा कार्यरत कर्मचारीहरू रहेका छन् ।

३.२.१. स्वीकृत कर्मचारी दरबन्दी संख्या २१४ जना

३.२.२. कर्मचारी कार्यरत संख्या २१७ जना ( ३ जना ज्यालादारीका कार्यरत रहेको)

#### ३.३ कार्य विवरण

<https://www.melamchimun.gov.np/TOR>

४ कार्यालयबाट प्रदान गरिने सेवाहरू सेवाहरू

<https://www.melamchimun.gov.np/citizen-charter>



५. कार्यालयमा रहेका शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखा	जिम्मेवारी अधिकारी
१	प्रशासन तथा जनशक्ति विकास शाखा	झपेन्द्रराज खरेल
२	आन्तरिक व्यवस्थापन तथा खरिद शाखा	जयराम घोरासैनी
३	सुशासन, कानून तथा बैठक व्यवस्थापन शाखा	
४	आर्थिक प्रशासन शाखा	मुरारी पुडासैनी
५	राजस्व व्यवस्थापन शाखा	राजेन्द्र दुलाल
६	सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा	अनिल सिग्देल
७	आन्तरिक लेखा परीक्षण शाखा	
८	नगर प्रहरी व्यवस्था शाखा	
९	योजना, बजेट तथा अनुगमन शाखा	रामकुमार के.सी.
१०	सूचना तथा प्रविधि र अभिलेख शाखा	अर्पना श्रेष्ठ
११	उद्योग, पर्यटन, सहकारी तथा उपभोक्ता हित प्रवर्धन शाखा	
१२	कृषि विकास शाखा	अमरनार्थ आचार्य
१३	पशु सेवा शाखा	उपेन्द्र पण्डित
१४	स्थानीय पूर्वाधार विकास शाखा	तिलक बस्नेत
१५	भवन तथा शहरी विकास शाखा	जित बहादुर कार्की
१६	वातावरण, सरसफाई तथा विपद् व्यवस्थापन शाखा	सुजन दुलाल
१७	शिक्षा तथा खेलकुद शाखा	सुधिनराज बुढाथोकी
१८	महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखा	राजेन्द्र दुलाल
१९	जनस्वास्थ्य शाखा	अस्मिता सापकोटा
२०	रोजगार सेवा केन्द्र	रन्जन श्रेष्ठ

## ६. सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि

<https://www.melamchimun.gov.np/citizen-charter>

## ७. निवेदन उजुरी उपर निर्णय गर्ने प्रकृया र अधिकारी

यस कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्नको लागि प्रचलित कानून बमोजिम प्रचलनमा रहेको फारम, तथा निवेदनका ढाँचाहरूमा निवेदन प्रमुख प्रशासकीय अधिकृत समक्ष वा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा प्रशासकीय अधिकृत समक्ष र निवेदन तोक लगाइ दर्ता गरी सम्बन्धित शाखामा पेश गर्नु पर्दछ । निर्णय गर्ने अधिकारी प्रमुख प्रशासकीय अधिकृत हुनेछ । निवेदनको ढाँचा, लाग्ने दस्तुर र प्रकृया नागरिक वडापत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

## ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

कार्यालयले गरेको काम कारवाही तथा निर्णय उपर प्रमुख प्रशासकीय अधिकृतले उजुरी सुन्ने व्यवस्था रहेको छ । प्रमुख प्रशासकीय अधिकृतका अतिरिक्त गुनासो अधिकारी वा प्रशासकीय अधिकृतसमक्ष उजुरी वा निवेदन दिन सकिने छ ।

## ९. सम्पादन गरेका प्रमुख कामहरूको विवरण

आ.व. २०८०।०८१ को चौथो त्रैमासिकमा नगरपालिकाबाट सम्पादित भएका प्रमुख कार्यहरूको विवरण देहाय बमोजिम छन्।

### ९.१ भवन तथा शहरी विकास तर्फ :

आ.व. २०८०।०८१ को चौथो त्रैमासिकमा भवन तथा पूर्वाधार निर्माण तर्फ देहाय बमोजिमका कार्यहरू सम्पन्न भएका छन् ।

- नक्शा पासको निवेदन ६, डिपिसि स्वीकृत १२ वटा, सुपरस्ट्रक्चर अनुमती ७ वटा, लोडबेयरिङ्ग निर्माण सम्पन्न ७ वटा, अस्थायी टहरो ० वटा, भवन अभिलेखिकरण २ वटा, निर्माण सम्पन्न १० वटा र आर्शिक निर्माण सम्पन्न ० वटा ।

## ९.२ योजना तथा पूर्वाधार विकास तर्फ :

- आ.व. २०८०/०८१ को १४ औं र १५ औं नगरसभाबाट विनियोजन भएका योजना शाखाबाट उपभोक्ता समितिबाट कार्यान्वयन हुने सम्पूर्ण योजना मध्ये वैशाख देखि असार मसान्तसम्ममा १३४ वटा योजना सम्झौता र २३० वटा योजनाको कार्य सम्पन्न भई भुक्तानी भएको छ ।
- आ.व. २०८०/०८१ को असार मसान्तसम्म ३० वटा निर्माण कार्यहरू टेण्डर प्रक्रियामा गएकोमा वैशाख देखि असार मसान्त सम्म ५ वटा योजनाको सम्झौता र १५ वटा योजनाको कार्य सम्पन्न भई भुक्तानी भएको छ ।
- नगर १३ वटै वडामा सञ्चालित तथा सम्पन्न भएका योजनाहरूको नगरस्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिमार्फत नियमित अनुगमन तथा सुपरिवेक्षण गरी सम्पन्न योजनाको भुक्तानीका लागि सिफारिस गरिएको छ ।
- आ.व. २०७९/०८० बाट आ.व. २०८०/०८१ मा दायित्व सिर्जना भएका ३४ वटा योजना मध्ये २१ वटा योजनाको कार्य सम्पन्न भएको छ ।
- संघीय सरकारबाट हस्तान्तरित ८ वटा योजना मध्ये २ वटा योजनाको कार्य सम्पन्न भएको छ भने बाँकि ६ वटा योजना सञ्चालित अवस्थामा रहेका छन् ।
- प्रदेश सरकारबाट हस्तान्तरित ९ वटा योजना मध्ये २ वटा योजनाको कार्य सम्पन्न भएको छ भने बाँकि ७ वटा योजना सञ्चालित अवस्थामा रहेका छन् ।
- मेलम्ची नगरपालिकाबाट आ.व. २०८०/०८१ मा ३९० वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयनमा लिएकोमा २०९ वटा योजनाहरूको कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानी गरिएको छ भने बाँकि योजनाको कार्य अन्तिम चरणमा रहेको छ ।
- आ.व. २०८०/०८१ मा जम्मा ६१ वटा योजना बोलपत्र तथा कोटेशन मार्फत कार्यान्वयनमा लिएकोमा ५ वटा योजनाको कार्य सम्पन्न भएको छ भने अधिकांस योजनाको कार्य अन्तिम चरणमा रहेको छ ।

- नगरभित्रका सञ्चालित तथा सम्पन्न भएका योजनाहरूको नगरस्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिमार्फत नियमित अनुगमन तथा सुपरिवेक्षण गरी उपभोक्ता समिति तथा निर्माण व्यवसायीलाई विभिन्न निर्देशन र सुझाव प्रदान गरी योजना सम्पन्न पश्चात भुक्तानीका लागि सिफारिस गरिएको छ।

### ९.३ राजस्व व्यवस्थापन :

- चालु आ.व. २०८०/०८१ को वैशाख महिनामा रु. १७,२४१७४।२८, जेठ महिनामा रु. २३,६८,४१७।९७ र असार महिनामा रु. ६,५७,३४,९५५।३३ गरी तीन महिनाको कूल जम्मा रु. ६,९८,२७,५४७।५८ आन्तरिक राजस्व संकलन गरिएको ।
- मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र नगर उद्योग वाणिज्य संघको आयोजनामा मिति २०८१/०२/१८ गते मेलम्ची नगरपालिका क्षेत्र भित्रका उद्योग व्यवसायीहरूको लागि करदाता शिक्षा तथा सचेतना र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
- मेलम्ची नगरपालिकाबाट आ.व २०८०/०८१ को वैशाख देखि असार महिनासम्म ४ वटा “घ” वर्गको निर्माण व्यवसाय इजाजत दर्ता, ११ वटा स्थानीय गैर सरकारी संस्था र १ वटा जल उपभोक्ता संस्था दर्ता गर्ने कार्य गरिएको छ ।
- मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र रेडियो मिसनको आयोजनामा २०८१ असार महिनामा मेलम्ची नगरपालिका क्षेत्र भित्रका उद्योग व्यवसायीहरूको लागि कर शिक्षा कार्यक्रम संचालन गरिएको छ ।
- मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता हक हित संरक्षण मञ्चको कार्यालय स्थापना एवं अन्तरक्रिया कार्यक्रम संचालन गरिएको ।
- मिति २०८१ असार ३० र ३१ गते वडा सचिव तथा कार्यालय सहायकहरूलाई राजस्व सफ्टवेयर प्रणाली सुत्र मोड्युल संचालन सम्बन्धी तालिम सम्पन्न गरिएको ।

### ९.४ शिक्षा तथा खेलकुद :

- एसइइमा सहभागी भई उत्तीर्ण मध्ये ३२ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको साथै उत्कृष्ट १ छात्र तथा छात्रा गरी २ जनालाई समेत सम्मान गरिएको ।

- २३ वटा माध्यमिक विद्यालयहरुबाट सहभागी हुने गरी स्काउट प्रवर्धनात्मक कार्यक्रम अन्तर्गत टोली नायक तथा विपद व्यवस्थापन तालिम सम्पन्न ।
- मावि विद्यालयहरुमा पोसाक व्यवस्थापन अन्तर्गत केही विद्यालयहरुमा वितरण कार्य सुरु ।
- IEMIS तालिम संचालन ।
- बालमैत्री कक्षा व्यवस्थापन MGML -४ पुस्तकालय-२ र विज्ञान प्रयोगशाला-३ सहीत गरी ४२ वटा विद्यालयमा बालमैत्री कक्षाकोठाको अनुगमन ।
- ६२ वटा विद्यालय मध्ये ३ वटा विद्यालय मात्र विव्यस पूनर्गठन गर्न बाँकी रहेको ।
- त्रैमासिक निकासी अन्तर्गत शिक्षक तलब, पाठ्यपुस्तक रकम र दिवा खाजाको रकम निकासी गरिएको छ ।

#### ९.५ स्वास्थ्य तथा आयुर्वेद :

आ.व.२०८०/ ८१ को वैशाख देखि आषाढ मसान्तसम्म मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाबाट सम्पादित कामहरुको विवरण:

#### १. स्वास्थ्य तर्फ

क्र.स.	कार्यक्रमको विवरण	सञ्चालित मिति	सञ्चालन स्थान	सहभागिता			बजेट खर्च
				जम्मा	म	पु	
१	राष्ट्रिय भिटामिन ए कार्यक्रमको दोश्रो चरण	२०८१ वैशाख ६ र ७ गते ( सेवाको विवरण - भिटामिन ए २७३१, जुकाको औषधि २४६७, पाखुराको नाप २७२७)	मेलम्ची न.पा.का सबै वडाहरु	१३१	११३	१८	९१६००
२	पूर्ण खोप सुनिश्चितताका लागि पालिका स्तरिय अभिमुखिकरण	२०८० चैत्र	मेलम्ची न.पा.को सभाहल		१७	१२	११३००
३	पूर्ण खोप सुनिश्चितताका लागि वडा स्तरिय अभिमुखिकरण	२०८० चैत्र १५ देखि २०८१ वैशाख ४ गतेसम्म	सबै वडाहरुमा	३५२			१२६२५०

क्र.स.	कार्यक्रमको विवरण	सञ्चालित मिति	सञ्चालन स्थान	सहभागिता			बजेट खर्च
				जम्मा	म	पु	
४	पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण	२०८० चैत्र १६ देखि २०८१ वैशाख मसान्तसम्म	सबै वडाहरूमा	३९	२६	१३	६९३००
५	पूर्ण खोप सुनिश्चितताका लागि अनुगमन	२०८१ आषाढ ८ देखि १२ गतेसम्म	वडा नं.१,३,६,१० र १३	६	२	४	९१००
६	स्वास्थ्य सस्थाहरूको मासिक बैठक	२०८१ वैशाख १४ गते	मेलम्ची न.पा. को सभाहल	३१	१४	१७	
७	आधारभूत आखा उपचार तालिम	२०८१ वैशाख २३ र २४ गते	मेलम्ची न.पा. को सभाहल	४९	२३	२६	१०५१५०
८	IMNCI अनुशिक्षण कार्यक्रम	२०८१ वैशाख ३१ र जेष्ठ १ गते	मेलम्ची न.पा. को सभाहल	३५	२२	१३	८२६००
९	प्रजनन स्वास्थ्य शिविर	२०८१ जेष्ठ १ गते	मेलम्ची नगर अस्पताल	५२०	५२०	०	१७९३५
१०	स्वास्थ्य सस्थाहरूको मासिक बैठक	२०८१ जेष्ठ ६ गते	मेलम्ची न.पा.को सभाहल	४२	२०	२२	३३१५०
११	मा.वि.का प्र.अ.वि.नर्स र खोप दिने स्वास्थ्यकर्मीहरूका लागि IPV खोप अभियानको अभिमुखिकरण	२०८१ जेष्ठ ७ गते	मेलम्ची न.पा.को सभाहल	५१	२२	२९	जनस्वास्थ्य कार्यालयको सहकार्य
१२	IPV खोप अभियान	२०८१ जेष्ठ १३ देखि १९ गतेसम्म ( १६५८ जना बालबालिकाहरूलाई खोप लगाएको)	मेलम्ची नगरपालिकाको १३ वटा वडाका खोप केन्द्रहरूमा	६५	(जना स्वा. कर्मी)		

क्र.स.	कार्यक्रमको विवरण	सञ्चालित मिति	सञ्चालन स्थान	सहभागिता			बजेट खर्च
				जम्मा	म	पु	
१३	स्वास्थ्यकर्मीहरूबाट विद्यार्थीहरूको आँखा परिक्षण	२०८१ जेष्ठ र आषाढ (छात्रा २८६४, छात्र २८९५ गरि जम्मा ५७५९ को आँखा परिक्षण गरि ७६९ जनाको समस्या पहिचान भएको ।)	मेलम्ची न.पा.का सबै विद्यालयहरूमा	३४	१४	२०	६०२००
१४	महिला सामुदायिक स्वा.स्व.से.हरूको वार्षिक समिक्षा कार्यक्रम	२०८१ जेष्ठ २८ देखि र आषाढ ३ गतेसम्म(९९ जना म.सा.स्वा.स्व.से. र ५६ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको ।)	मेलम्ची न.पा.का सबै स्वास्थ्य चौकी र प्रा.स्वा.के.मा (११ स्थानमा)	१५५	१७	१३८	१२२६५०
१५	स्वास्थ्य सस्थाहरूको मासिक बैठक	२०८१ आषाढ ३ गते	मेलम्ची न.पा.को सभाहल	२९	२०	९	३४०५०
१६	किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धी नगर स्तरिय अभिमुखिकरण एवं समिक्षा कार्यक्रम	२०८१ आषाढ ५ गते	मेलम्ची न.पा.को सभाहल	४५	२३	२२	६२३५०
१७	स्वास्थ्य चौकीहरूको न्युनतम सेवा मापदण्डको पुनर्मुल्याङ्कन	२०८१ आषाढ १० देखि १३ गतेसम्म	सबै स्वास्थ्य संस्थामा	१५०	७०	८०	७९०४६
१८	सबै वडाहरूको वडा स्तरिय पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा सभा	२०८१ आषाढ १७ गते	मेलम्ची न.पा.को सभाहल	५९	३०	२९	२६७५०

(२) आयुर्वेद तर्फ :

१. नियमित रूपमा आयुर्वेदका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह हुदाँ तपसिल बमोजिमका विरामीहरूको रोग निदान र उपचार सेवा प्रदान गरिएको छ ।  
जरायटार आयुर्वेद औषधालयबाट  
महिला - ५८४ जना  
पुरुष - ३३६ जना  
जम्मा - ९२० जना
२. नयाँ विरामी — ७३२ जना  
पुनरावृत विरामी - १८८ जना  
जम्मा विरामी संख्या - ९२० जना
३. स्तनपायी आमाहरूलाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण —सेवाग्राही सङ्ख्या २७ जना ।
४. जेष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्द्धनको लागि रसायन औषधीहरू वितरण — सेवाग्राहीहरूको सङ्ख्या  
महिला - ६६ जना  
पुरुष - ४२ जना  
जम्मा - १०८ जना ।
५. निशुल्क आयुर्वेद गाउँघर क्लिनिक नसर्ने रोग व्यवस्थापन तथा उपचार सेवा कार्यक्रम — सेवा प्राप्त गरेका सेवाग्राहीहरूको सङ्ख्या  
महिला - ४० जना  
पुरुष - ३८ जना  
जम्मा - ७८ जना



## ९.६ कृषि विकास तर्फ :

मेलम्ची नगरपालिका अन्तर्गत रहेको कृषि विकास शाखाबाट चालु आ.व. २०८०/०८१ को चौथो त्रैमासिकको अवधिमा देहाय बमोजिमका कार्यहरू सम्पादन भएका छन् ।

- ५० प्रतिशत लागत साझेदारीमा थान मिनिटिलर वितरण गरिएको ।
- ५० प्रतिशत लागत साझेदारीमा मल्टिक्रप थ्रेसर वितरण गरिएको ।
- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै पकेट विकास कार्यक्रम अनुसार तेस्रो सामुदायीक कृषि सहकारीको लागत साझेदारीमा २३ थान मिनिटिलर तथा फौजी किराको बिषादी वितरण गरिएको ।
- १३० थान प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा वितरण गरिएको ।
- ५० प्रतिशत अनुदानमा कागति बिजु विरुवा १८०० बोट कागती कलमी ५०० बोट सुन्तला बिजु १५०० बोट कलमी ५०० बोट विरुवा वितरण गरिएको ।
- कृषकहरूको सहजता तथा डिजिटल कृषि निर्माणको लागि मेलम्ची कृषि मोवाइल एप निर्माण र कृषि तथ्याडक संकलन बिश्लेषण तथा सेवा व्यवस्थापन प्रणाली अद्यावधिक गरिएको ।
- कृषि पर्यटन प्रवर्द्धन अनुसार कृषि पर्यटन सूचना केन्द्र निर्माण गरिएको ।
- ५० प्रतिशत लागत साझेदारीमा ९ जना कृषकहरू संग गरिएको सम्झौता अनुसार भकारो सुधारको लागि छानो सहितको मल खाल्डो र बस्तु सार्ने ठाँउ ढलान गरिएको ।
- ५० प्रतिशत लागत साझेदारीमा ८ जना कृषकहरू संग गरिएको सम्झौता अनुसार फलामको फ्रेम सहितको प्लाष्टिक टनेल निर्माण गरिएको ।
- कृषि तालिम तथा अध्ययन अनुसन्धान केन्द्र स्थापना मेलम्ची १ अनुसार विश्राम स्थल तथा कफि नर्सरीको स्थापना गरिएको ।
- समस्याको आधारमा जैविक तथा रासायनीक बिषादि अनुदानमा वितरण गरिएको ।
- ५० प्रतिशत अनुदानमा ४६५० के.जि खुमल चार जातको उन्नत बीउ वितरण गरिएको ।
- कृषकहरूको लागि सूचनको पहुच तथा प्रविधिको बारेमा जानकारी दिन मोवाइल एप निर्माण गरिनुकै साथै सेवा ब्यवस्थापनको लागि निर्माण गरिको कृषि तथ्याडक संकलन बिश्लेषण तथा सेवा व्यवस्थापन प्रणाली अद्यावधिक गरिएको ।

- नियमिति रूपमा प्राविधिक सेवा प्रदान गरिएको ।

### ९.७ पशु सेवा तर्फ :

- मेलम्ची नगरपालिका, पशु सेवा शाखाले १६९६ वटा पशुलाई मेडिकल उपचार सेवा, ५६ वटा पशुलाई माइनर सर्जिकल उपचार सेवा, ८४ वटा पशुलाई गाइनोकोलोजिकल उपचार सेवा, २१४५ वटा पशुलाई परजिवी नियन्त्रण सेवा र ९२ वटा पशुलाई गोबर परिक्षण सेवा प्रदान गरेको छ ।
- १०५ वटा गाई र ५२ वटा भैंसी मा कृत्रिम गर्भाधान सेवा प्रदान गरेको छ ।
- सम्बन्धित वडा कार्यालयहरूबाट पशु सुत्केरी प्रोत्साहन कार्यक्रम र पशु बिमा प्रिमियममा ५० प्रतिशत अनुदान कार्यक्रम नियमित रूपमा संचालन गरिएको छ ।
- प्रदेश सशर्त अनुदान तर्फको मेलम्ची-१० मा बंगुर प्रवर्द्धन कार्यक्रम र मेलम्ची-११ मा भैंसी प्रवर्द्धन कार्यक्रम संचालन गरिएको छ ।
- कृषि विकास कोष अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहयोगका लागि छनौट भएका ४२ वटा साझेदार संस्था तथा कृषकहरूसँग कार्यक्रम सम्पन्न गरिएको छ ।
- प्राविधिक परामर्श सेवा प्रदान गरिएको ।

### ९.८ महिला बालबालिका तथा सामाजिक समावेशीकरण :

- चालु आ.व. २०८०/०८१ को वैशाख देखि असार महिनासम्म नगरपालिका भित्रका क वर्गका २ जना, ख वर्गका ४ जना, ग वर्गका १ जना र घ वर्गका १ जना गरी जम्मा ८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचय पत्र र ४३ जना ज्येष्ठ नागरिकहरूलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ ।
- नगरपालिकाबाट कला र संस्कृतिको संरक्षण र जगेर्नाको लागि मिति २०८१ वैशाख ११ गते नगरपालिकास्तरीय खैँजडी भजन प्रतियोगिता आयोजना गरी खैँजडी भजन प्रतियोगितामा नगरपालिका भित्रका ७ वटा समूहले भाग लिएकोमा प्रथम, द्वितीय र तृतीय हुने भजन समूहलाई क्रमशः नगद पुरस्कार रु. १५०००।-, १००००।- र ७०००।- प्रदान गरिएको छ भने उक्त भजन प्रतियोगितामा मेलम्ची नगरपालिका वडा नं. १२ ले प्रथम स्थान, वडा नं. ८ ले द्वितीय स्थान र वडा नं. १० ले तृतीय स्थान प्राप्त गरेका छन् ।

- नगरपालिका भित्रका एकल महिलाहरूको हक हित र सम्बर्द्धनका लागि सबै वडामा वडास्तरीय एकल महिला सञ्जाल गठन गरी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्नुको साथै नगरपालिका भित्रका ७५ वर्ष उमेर पूरा गरेका ६०५ जना ज्येष्ठ एकल महिलाहरूलाई सम्मान स्वरुप न्यानो पछ्यौरा वितरण गर्ने कार्य गरिएको छ ।
- वडा तथा नगर बाल सञ्जाल पुनर्गठन गरी मिति २०८१ जेठ १२ देखि १४ गतेसम्म वडा बाल सञ्जालका ४७ जना बालबालिकाहरूलाई ३ दिने क्षमता विकास तथा उद्घोषण तालिम संचालन गरिएको छ ।
- अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न संघ संस्था र सरोकारवाहरु बीच महिला अधिकार र मानव बेचबिखनका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम संचालन गर्नुको साथै मेलम्ची नगरपालिका वडा नं. १ मा वडा नं. १, २, ३, ४ र ५ का सहभागीहरु बीच प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम संचालन गरी पुरस्कार वितरण गरिएको छ ।
- मेलम्ची नगरपालिका भित्रका माझी र दनुवार लगायत सीमान्तकृत समुदायका २६ जना महिलाहरूलाई ४ महिने एड्भान्स सिलाइ बुनाई तालिम सम्पन्न गरि आयआर्जनमा जोडिएको छ ।
- मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र अपाङ्गता अधिकार मञ्चको आयोजनामा अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत ग र घ वर्गका २० जना अपाङ्गता भएका व्यक्तिहरूको लागि १० दिने कपाल काट्ने तालिम प्रदान गर्नुको साथै नगरपालिका भित्रका २९ जना अपाङ्गता भएका महिला र पुरुषहरूको लागि यौन तथा प्रजनन् स्वास्थ्य र अपाङ्गता अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । त्यसैगरी नगरपालिका भित्रका १३ जना अन्य युवाहरूलाई १ महिने कपाल काट्ने तालिम प्रदान गरिएको ।
- मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र नगरस्तरीय दलित साझा सञ्जालको आयोजनामा दलित लक्षित कार्यक्रम अन्तर्गत दलित हक अधिकार सम्बन्धी २ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको ।
- २०८१ जेष्ठ ५ र ६ गते २ दिने दलित हक अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको ।

- नगरपालिका भित्रका ८ जना विपन्न दलित एकल महिलाहरूलाई आयआर्जन वृद्धिका लागि १/१ वटा बाखा सहयोग गरिएको ।
- विपन्न दलितहरूको आयआर्जन वृद्धिका लागि नगरपालिका भित्रका ९ जना व्यक्तिलाई १/१ वटा सिलाई मेशिन मेशिन, ८ जनालाई आगो फुक्ने करेन्टवाला मेशिन, १० जनालाई ग्यालेण्डर मेशिन र ८ जनालाई वाइल्डिडग मेशिन वितरण गरिएको ।
- मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र उज्वलतारा महिला सिर्जनशिल संस्थाको समन्वयमा बाल विवाह न्यूनिकरण, मानव बेचबिखन नियन्त्रण सम्बन्धी सचेतनामुलक नाटक कार्यक्रम सम्पन्न गरिएको छ ।
- मेलम्ची नगरपालिकामा अपाङ्गता पहुँच लेखाजोखा समिति गठन गरी नगरपालिका भित्रका विद्यालय, वित्तिय संस्था, स्वास्थ्य संस्था लगायतका सार्वजनिक सेवा प्रवाह गर्ने ६ वटा संस्थाहरूको अपाङ्गता पहुँचको लेखोजोखा गर्ने कार्य सम्पन्न गरिएको छ ।
- मेलम्ची नगरपालिकाको समन्वय र टुकी संघ सुनकोशीको आयोजनामा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
- मेलम्ची नगरपालिकाको आयोजना, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को प्राविधिक सहयोग र अपाङ्गता भएका संघ संस्थाहरूको समन्वयमा २०८१ जेठ २० गते अपाङ्गता स्वास्थ्य तथा पुनर्स्थापना घुमती शिविर संचालन गरी मेलम्ची नगरपालिका भित्रका १८ वर्ष सम्मका ८३ जना अपाङ्गता भएका बालबालिकाहरूको स्वास्थ्य परीक्षण, औषधि वितरण र ८ जना अपाङ्गता भएका बालबालिकाहरूलाई सहायक सामग्री वितरण गरिएको छ भने ७ जना बालबालिकाहरूलाई अपरेसन सहितको चिकित्सकिए सेवाको लागि रेफर गरिएको छ ।
- मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र ईन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा मेलम्ची नदीको बाढीबाट प्रभावितहरूको लागि २ दिने तनाव व्यवस्थापन तालिम सम्पन्न गरिएको ।
- महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखाको आयोजनामा मिति २०८१ असार १७ गते नगरपालिका भित्रका माध्यमिक विद्यालयका बालबालिका र बाल सञ्जालका बालबालिकासंग

नगरपालिकाको विकास निर्माण, सुशासन, सेवा प्रवाह, बालबालिका लगायतका विषयमा नगर प्रमुख र उपप्रमुखसंग प्रत्यक्ष प्रश्नोत्तर सहित हेल्लो मेयर उपमेयर कार्यक्रम संचालन गरिएको छ ।

- बागमती प्रदेश सरकारको आमा बाबु बिहिन सहयोग कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका भित्रका २५ जना आमाबाबु बिहिन बालबालिकाहरूलाई प्रदेश सशर्त कार्यक्रम अन्तर्गत प्रति बालबालिका मासिक रु. २०००।-का दरले जम्मा रु. ६ लाख आर्थिक सहयोग उपलब्ध गराइएको ।
- मेलम्ची नगरपालिका भित्रका २० जना असहाय एवं आर्थिक रूपमा विपन्न बालबालिकाहरूलाई वडाको सिफारिसको आधारमा प्रति बालबालिका मासिक रु. १०००।-का दरले जम्मा २ लाख ४० हजार आर्थिक सहयोग उपलब्ध गराइएको ।
- अपाङ्गता पहुँच लेखाजोखा समितिबाट मेलम्ची नगरपालिका अन्तर्गत रहेका देहायका ७ वटा सेवा प्रदायक संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सम्बन्धी लेखाजोखा गर्ने कार्य सम्पन्न गरिएको ।

#### तपसिल

- मेलम्ची नगर अस्पताल
- कुमारी बैंक लि. मेलम्ची
- महिला आत्म निर्भरता केन्द्र
- ईन्द्रावती महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.
- सरस्पवती मा.वि. मेनपा १
- ज्यामिरे स्वास्थ्य चौकी मेनपा ९
- ५ नं. वडा कार्यालय
- समितिबाट अनुगमन गर्दा कुनै पनि संस्था पूर्ण रूपमा अपाङ्गमैत्री भएको देखिएन ।

#### ९.९ सामाजिक सुरक्षा तथा पञ्जीकरण :

- चालु आ.व. २०८०/०८१ को दोस्रो त्रैमासिक देखि सुरु भएको विद्युतिय भुक्तानी प्रणाली (EFT) को प्रयोग गरि चौथो त्रैमासिकको तपशिल बमोजिमका लाभग्राहीहरूको खातामा रकम जम्मा गरिएको । साथै बाँकी रहेका लाभग्राहीहरूको खातामा लाभग्राहीहरूको विवरण रुजु गरिसकेपछि रकम भुक्तानी गरिने ।

क्र.सं.	सामाजिक सुरक्षा किसिम	लाभग्राही संख्या	निकास भएको रकम	कैफियत
१	अन्य जेष्ठ नागरिक भत्ता	३३३४	३८९८९७९४	
२	जेष्ठ नागरिक भत्ता (दलित)	१६१	१२३६९००	
३	जेष्ठ नागरिक एकल महिला	४९१	३९०१२७६	
४	विधवा	९२५	७२९५७७९	
५	पूर्ण अपाङ्गता भत्ता	१४०	१६६२३३४	
६	अति अशक्त अपाङ्गता भत्ता	२७०	१६८९७०१	
७	दलित बालबालिका	३७९	५७७८५७	
<b>जम्मा</b>		<b>५७००</b>	<b>५५३५३६४१</b>	

- क्यान्सर मृगौला रोग तथा मेरुदण्ड पक्षघातका बिरामीहरूको उपचारार्थ नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मासिक रूपमा उपलब्ध गराउने रकम अन्तर्गत चौथो किस्ता बापत ११८ जना बिरामीहरूलाई रु. १७,०५,०००।०० वितरण गरिएको ।

#### ९.१० सहकारी तर्फ :

- मेलम्ची नगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरूको वार्षिक प्रतिवेदन, लेखापरिक्षण तथा साधारण सभा गर्ने कार्य गरी जम्मा ३८ वटा सहकारी संस्थाहरूले आफ्ना विवरणहरू सहकारी शाखामा बुझाएको ।
- मेलम्ची नगरपालिका भित्रका सहकारी संस्थाका सञ्चालक, शेयर सदस्य तथा व्यवस्थापकहरूका लागी सहकारी संस्थामा वित्तीय साक्षरता मार्फत उद्यमशिल विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी १ दिने खिकरण कार्यक्रम नगरपालिका भित्रका ४ वटा वडा (१, ३, ९, ११) का विभिन्न सहकारीहरूका जम्मा १७८ जना व्यक्तिहरूको उपस्थितिमा सम्पन्न । अधिकतम महिलाहरूको सहभागिता रहेको कार्यक्रम आउने आ.व. मा अन्य वडाहरूमा सञ्चालन गरिने ।

- सहकारी अनुगमन तथा तथ्यांक व्यवस्थापन कार्यक्रम मेलम्ची नगरपालिका भित्रका विभिन्न वडाका ३८ वटा सहकारी संस्थाहरूमा गरिएको । सहकारी संस्थाहरूले संघीय तथा स्थानिय सहकारी ऐन नियमहरूको पालना गरे/नगरेको तथा यदि नगरेको भएमा अनिवार्य लागू गर्नको लागि निर्देशित गरिएको ।
- सहकारी संस्थाहरूको विनियम संशोधन तथा पुनर्लेखन गर्नको लागि सहकारी संस्थाहरूलाई प्राविधिक तथा कानुनी सहायता प्रदान गरिएको ।

### ९.११ ऐन कानूनहरू

यस आ.व. को चौथो त्रैमासिकमा ३ वटा ऐन र ३ वटा कार्यविधिहरू निर्माण भएका छन् ।

### ९.१२ वातावरण तथा विपद् व्यवस्थापन :

- मेलम्ची नगरपालिका भित्र घटेका विपदजन्य घटनाहरूबाट प्रभावित भई लाभग्राही कायम भएका लाभग्राहीहरूको किस्ता सिफारिस गरि आवास पुनर्निर्माणको कार्य अघि बढाइएको छ ।
- यस नगरपालिका भित्र भएका आगलागी एवं पहिरोबाट प्रभावित भएका २ घर परिवारलाई क्षतिको आधारमा भाँडाकुँडा, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य सामग्रीहरू सहित नगद सहायता प्रदान गरिएको छ । साथै ७ जना व्यक्तिहरूको आगलागीबाट गोठ लगायतको संरचनामा क्षति पुगेको हुँदा नियमानुसार राहत सहयोग रकम उपलब्ध गराइएको छ ।
- मनसुनको समयमा तत्काल क्षति न्यूनीकरण गर्नका लागि प्रत्येक वडा कार्यालयलाई ६०० मिटरका दरले प्लास्टिक उपलब्ध गराइनुका साथै यस कार्यालयमा प्राप्त निवेदनको आधारमा समेत प्लास्टिक वितरण गरिएको छ ।
- नगरपालिका भित्रको खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी विद्यमान अवस्था र भावी योजना निर्माणको लागि विवरण संकलन र योजना निर्माणको कार्य गरिएको छ ।
- विश्व वातावरण दिवसको अवसरमा नगर एवं वडास्तरमा वृक्षारोपण एवं जनचेतना मुलक र्याली आयोजना गरिएको छ ।
- मेलम्ची नगरपालिका भित्रका विभिन्न असहाय, विपन्न व्यक्तिहरूको निजी आवास उच्च जोखिममा रहेकोमा ९ जना व्यक्तिहरूको घर संरक्षण गरिएको छ ।

- विभिन्न संघसंस्थाहरूको समन्वयमा मनसुन पूर्व तयारीका लागि कृतिम घटना अभ्यास कार्यक्रम संचालन गरिएको छ ।

### ९.१३ न्यायिक समिति

कार्यक्रमको विवरण	वैशाख	जेठ	असार
विवाद दर्ता	०	२	०
विवाद फछ्छौट	१	१	१
बैठक तथा इजलास	४	५	२
सम्पर्क व्यक्तिहरूको बैठक	१	०	०
मेलमिलापकर्ता नगर सन्जालको बैठक	०	१	०
जिल्ला न्यायिक समिति भेला	०	१	०

### ९.१४ प्रधानमन्त्री रोजगार कार्यक्रम :

- यस आर्थिक वर्षका लागि कामका लागि पारिश्रमिक आयोजना कार्यान्वयनका लागि १००४ जना बरोजगार सुचिकृत भएकोमा व्यक्तिहरू मध्ये ८६ जनालाई १०० दिने रोजगारी प्रदान गरिएको ।
- यस आर्थिक वर्षमा १३ वटा कामका लागि पारिश्रमिक आयोजना छनोट भएकोमा असार सम्ममा सबै योजनाहरू सम्पन्न भएको ।
- यस आर्थिक वर्षका लागि कामका लागि पारिश्रमिक आयोजना कार्यान्वयनका लागि श्रम तथा रोजगार मन्त्रालयबाट रु ५३,४४,००० (अक्षरूपी रु त्रीपन्न लाख चौवालिस हजार) र मेलम्ची नगरपालिका बाट आयोजना कार्यान्वयनमा साझेदारीताको लागि रु ३६,५०,००० (छत्तीस लाख पचास हजार) गरी रु ८९,९४,००० विनियोजन भएकोमा रु ८९,०८,००० (अक्षरूपी रु उनान्नब्बे लाख आठ हजार ) रकम खर्च भएको ।
- यस नगरपालिका भित्रका २ जना व्यक्तिहरूलाई अनलाइन श्रम स्वीकृति प्रदान गरिएको ।
- मेलम्ची नगरपालिका भित्र रोजगारीको संख्या बृद्धि गर्नका लागि निजी क्षेत्रहरूसँग साझेदारी गरिएको ।
- वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २ जना व्यक्तिहरूको ४ जना बालबालिकाहरूलाई वैदेशिक रोजगार बोर्डले दिने छात्रवृत्तिका लागि सहजिकरण गरिएको ।



- मेलम्ची नगरपालिकाको वडा नं १ मा उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने चप्पल बनाउने तालिम, ४५ दिने गलैँचा बुनाइ सम्बन्धी तालिम, ४५ दिने ढाका बुनाइ सम्बन्धी तालिम, ४५ दिने बुटिक सम्बन्धी तालिम, २ दिने बाखा पालन सम्बन्धी तालिम सम्पन्न भएको।
- मेलम्ची नगरपालिकाको वडा नं ९ मा उद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने गलैँचा बुनाइ सम्बन्धी तालिम, ४५ दिने ढाका बुनाइ सम्बन्धी तालिम, ५ दिने बाखा पालन तथा तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको।

#### १०. सूचना अधिकारी, प्रवक्ता र कार्यालय प्रमुखको नाम पद

कार्यालय प्रमुख: प्रमुख प्रशासकीय अधिकृत श्री अशोक कुमार भट्टराई

सूचना अधिकारी : सूचना प्रविधि अधिकृत श्री अर्पना श्रेष्ठ

नगर प्रवक्ता : राजु रायमाझी

#### ११. ऐन नियम कार्यविधि र निर्देशिकाको सूची

आ.व. २०८०/०८१ को चौथो त्रैमासिकमा तपसिल बमोजिमको ऐन, नियम, कार्यविधि तथा मापदण्डहरु जारी गरिएको छ ।

क्र.स	ऐन, कार्यविधि
१	मेलम्ची नगरपालिकाको कृषि तथा पशुपन्छी ऐन, २०८१
२	आर्थिक ऐन, २०८१
३	विनियोजन ऐन, २०८१
४	उपप्रमुखसंग महिला शिक्षा कार्यक्रम संचालन कार्यविधि, २०८०
५	मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि, २०८०
६	मेलम्ची नगरपालिकाका अस्थायी/ करारका कर्मचारीहरुको सेवा स्थायी गर्ने कार्यविधि, २०८०

## १२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

आ.व. २०८०/०८१ को चौथो त्रैमासिकमा प्राप्त आम्दानी र खर्चको विवरण ।

(क) आम्दानी तर्फ : १ अर्ब ३५ करोड ५० लाख २६ हजार ४ सय ८२ रुपैया २५ पैसा ।

(ख) खर्च तर्फ : पूँजीगत ६७ करोड १९ लाख ०४ हजार ६ सय ७७ रुपैया र चालुतर्फ ६३ करोड ९१ लाख ३१ हजार ९० रुपैया ७४ पैसा गरी जम्मा १ अर्ब ३१ करोड १० लाख ३५ हजार ७ सय ६७ रुपैया ७४ पैसा ।

## १३. तोके बमोजिम अन्य कार्यहरू

## १४. अधिल्लो आ.व.मा संचालित कार्यक्रमहरू

## १५. कार्यालयको वेबसाइट तथा ईमेल :

यस कार्यालयको वेबसाइट [www.melamchimun.gov.np](http://www.melamchimun.gov.np) रहेको छ । ईमेल ठेगाना : [info@melamchimun.gov.np](mailto:info@melamchimun.gov.np) रहेको छ ।

## १६. सूचना परियोजनामा प्राप्त भएको वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण

कार्यालयमा सूचना सम्बन्धी परियोजनाको लागि हालसम्म वैदेशिक सहायता, ऋण, अनुदान प्राप्त भएको छैन ।

## १७. कार्यालयले संचालन गरेको कार्यक्रम र सो को प्रतिवेदन

- वार्षिक प्रतिवेदन थान १

## १८. कार्यालयले वर्गीकरण तथा संरक्षण गरेका सूचनाको विवरण

सूचना अधिकारीको काम, कर्तव्य र अधिकार सम्बन्धी मापदण्ड, २०७७ को बुँदा नं ८ ले तोकेका सूचनाहरू संरक्षण गरिएको छ भने त्यस बाहेकका सबै सूचनाहरू खुल्ला गरेको छ ।

## १९. सूचना माग सम्बन्धी निवेदनको विवरण

आ.व. २०८०।०८१ को चौथो त्रैमासिकमा ५ वटा सूचना मागको निवेदन प्राप्त भएको छ ।

## २०. कार्यालयका सूचनाहरू अन्य प्रकाशन भएको वा हुने भए सोको विवरण

कार्यालयका सूचना तथा प्रगति विवरणहरू सम्बन्धित निकायमा नियमित पठाउने गरिएको छ ।  
वार्षिक रूपमा वार्षिक प्रगति प्रतिवदेन पुस्तक प्रकाशन गरी सार्वजनिक गर्ने गरिएको छ । पहिलो  
जननिर्वाचित पदाधिकारीहरूको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो कार्यकालको  
पाँचवर्षे उपलब्धिहरू संगालेर पुस्तक प्रकाशन गरिएको छ ।

